

एसपीको श्रीमतीको अपिल

म जानकी बिष्ट, अहिले चर्चामा ल्याइएका एसपी दिल्ली राज बिष्टको श्रीमती । गत २०७५ श्रावण १० गते निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुखद घटनामा मेरो परिवार माथि आरोप प्रत्यारोप लागि रहेको र मेरो श्रीमानलाई राज्यले बर्खास्त गर्ने तयारी गरेको अवस्थामा म आफ्नो परिवारको बारेमा आम नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु र सरकारलाई केहि सत्य तथ्य कुरा प्रष्ट पर्न चाहन्छु ।

हाम्रो ३० बर्षको बैवाहिक जीवन सुमधुर र सुखमय छ । नेपाल प्रहरिको अफिसर पदमा सेवा सुरु गरेदेखि आज एसपी हुदासम्म उहाबाट मैले कुनै महत्वाकांक्षी अपेक्षा राखिन र मेरा सन्तानलाई सदैब सामान्य र इमान्दार जीवन जिउन सिकाए, मैले मेरो श्रीमानलाई कुनै महत्वाकांक्षी कुराको लागी र उहाँको परिवारलाई समय दिनको कहिले दबाव दिएन ।

मेरो श्रीमान कंचनपुर सरुवा भएर आए देखि प्राय उहाँ तनाबमा हुनुहुन्थ्यो । घरमा आएको बेला मैले किन तनाबमा हुनुहुन्छ भनेर सोध्दा, "मलाई केहि व्यक्तिगत स्वार्थ बोकेका राजनीतिक दलका नेताहरु र कार्यकर्ताहरुले नियम विपरित काम गर्न दबाव दिने र केहि पत्रकारहरुले आर्थिक डिमाण्ड गर्छन,म कसरी उनीहरुको भनेको मान्ने? मैले नियम भन्दा बाहिर गएर सहयोग गर्न सक्दिन भन्दा तलाई ६ महिना भित्र बर्बाद गर्छु भन्छन" भन्ने उत्तर दिनुहुन्थ्यो । मैले यस्तो धम्की दिदै गर्छन हजुर आफ्नो काम सहि ढंगले गर्दैगर्नुस भनेर भन्थे तर नभन्दै ति नेता र पत्रकारले मेरो श्रीमान् लाई बर्बाद पारे । निर्मला बलात्कार र हत्याकाण्ड हुनु भन्दा पहिला कंचनपुरमा लागु पदार्थ तस्करी, जुवातास र यौन व्यवसाय जस्ता बिभिन्न गैरकानुनी कामहरु माथि रोक लगाएको भन्ने पत्रपत्रिकामा आएको र स्थानीय एफ.एम हरुबाट सुनेकी थिए, यो कुरा मलाई भन्दा यस क्षेत्रका स्थानीय, समाजसेवी, पत्रकार तथा राजनीति दलका व्यक्तिहरुलाई थाहा होला । मेरो श्रीमान बिशुद्ध साकाहारी र धूम्रपान तथा मद्यपान नगर्ने अध्यात्मिक प्रकृतिको व्यक्ति हुनुहुन्छ । अहिले त कता कता मनमा आउछ कि जाँडरक्सि खाने र भ्रष्टाचारी भएको भए सायद उनलाई सबैले साथ दिन्थे होला, बिसुद्ध राष्ट्र सेवक भएको कारणले अहिले एकलै पर्नुभयो । सधै एउटा असल राष्ट्र सेवक भएर देश र जनताको सेवामा खटिए, न घर परिवारलाई समय दिन सके न त सम्पत्तितै कमाए, कमाएको इज्जत पनि सबै लिलाम भयो ।

आज मेरो श्रीमानलाई राज्यले हल्लाकै भरमा तत्कालीन जिल्ला प्रहरी प्रमुख भएको निहुमा बर्खास्त गर्ने तयारी गरेको छ भन्ने कुरा सुने । मेरो श्रीमानले न त आफै गएर प्रमाण नष्ट गरे न कसैलाई त्यसो गर्नको लागि दबाव दिए, गलत नियत भएका केहि पत्रकार, महिला अधिकारकर्मीहरु, गैरकानुनीरूपमा ब्यबसाय गर्ने ब्यपारी र केही पुरानो रिसीबी भएकाहरुले फैलाएको गलत, तथ्यहीन र भ्रामक समाचार सबै देश बासी र सरकारको मन मस्तिष्कमा बास बस्न सफल भयो । त्यसैले सबैले एसपी बिष्टलाई नै दोषी भनिरहेका छन् । के जिल्ला प्रमुख भएकै कारण आफ्नो मातहतका स्टाफबाट जानी वा नजानी भएका त्रुटीको कारण बर्खास्त गर्न मिल्छ र ? सोझो रुखलाई सबैले काट्न खोज्छ भनेको जस्तो गरि राज्यले मेरो श्रीमानलाई बिना कारण यस्तो सजाय दिन मिल्छ? यदि मेरो श्रीमानले नियत बस प्रमाण नष्ट गरेको हो भने कसरि कहिले र कसद्वारा गरे वा गर्न लगाए त्यो कुरा स्पष्ट खुलाउनु पर्यो म पनि जान्न चाहन्छु । एसपी बिष्टको अग्रसरतामा वा आफ्नै हातबाट गल्ति भएको प्रमाणित भयो भने म पनि कारबाहीको माग गर्दै तपाईंहरु संग सडकमा आउनेछु, होईन भने उहाँले न्याय पाउने पर्छ ।

मलाई सबैले बिना गल्ती बलात्कारीको श्रीमती र आमा भनेर मानसिक पिडा दिईरहेका छन् । समाजमा बस्न नमिल्ने बातावरण सिर्जना भएको छ . के मलाई स्वतन्त्र भएर बाच्ने अधिकार छैन ? दैनिक रुपमा यस्ता तिखा शब्दहरुको सामना गर्नु पर्ने? यदी मेरो श्रीमान र छोराको यसमा गल्ति भएको भए म आफै सजायको लागि पहल गर्थे । अपराधी कसैको आफन्त हुदैन तर बिना गल्ती मेरो परिवारको चरित्र हत्या र मानसिक यातना खेप्नु परेको छ . त्यो पनि केहि पत्रकारको गलत समाचार प्रसारणको कारणले ।

बिशेषगरि स्थानीय पत्रकार खेम भण्डारी खेदो खनेर मेरो परिवारको पछि लागि पर्नुभएको छ । सामाजिक संजालको दुरुपयोग गरि देशका जनतामा गलत,तथ्यहीन समाचार प्रेषण गरेर हामी प्रति नकारात्मक सोचको

सिर्जना गर्नुभएको छ । उहाको निहित स्वार्थ मेरो श्रीमानले पुरा नगरेकोले सिंगो परिवारलाई यातना दिने काम गरिराख्नु भएको छ । हामीलाई जिउदै मार्ने प्रयास भइरहेको छ, के मलाई बाच्ने अधिकार छैन ? किन बिना गल्लि हामीलाई यो हालतमा पुर्याए ?

मेरो छोरा किरण बिस्टलाई सानैदेखि फोटोग्राफर बन्ने इच्छा थियो । उसले फोटोग्राफी सिक्किर काठमाडौंमै फोटोग्राफी गरिरहेको हो । हाल उसले सुदूरपश्चिममा पार्यपर्यटन बढाउनको लागि भनेर सुदूरपश्चिमका विभिन्न ठाउँहरूका फोटो तथा बित तथा चित्र/भिडियो बनाउनको लागि यहाँका विभिन्न नगरपालिकाहरूमा प्रस्थावना पेश गरेको थियो । त्यसै सिलसिलामा महेन्द्रनगर आएको थियो । यसैक्रममा उसको साथीहरूले Farwest Model Hunt भन्ने कार्यक्रम गरौं भनेको भएर त्यसको फोटोसुटमा श्रावण १० गते ब्यस्त थियो । तर उसलाईपनि निर्मला पन्तको बलात्कार र हत्याको झुटा आरोप लगाईयो जबकी उसले निर्मला लाई चिन्दैन । बिना प्रमाण विभिन्न onlinekhabar र स्थानीय पत्रकार खेम भण्डारीले मेरो छोराको चरित्र हत्या गरिराख्नु भएको छ र उसलाई मानसिक चरम यातना दिए, यहि कारण उसका सबै साथीहरूले छोरासंग सम्बन्ध तोडे । उसको शारीरिक, मानसिक, सामाजिक र ब्यवसायिक रूपमा गम्भीर असर पर्यो । उसले पटक पटक यस घटनामा संलग्नता नभएको भनेर प्रमाण पेश गर्दा पनि उसलाई चरम मानसिक यातना दिईयो बिशेष गरि पत्रकार खेम भण्डारीले मेरो परिवारलाई सामाजिक संजाल को दुरुपयोग गरी एकतर्फि झुठा समाचार प्रसारण गर्न तत्पर रहनुभयो, जसले समाजमा मेरो परिवार प्रती नकारात्मक भावना पैदा भयो । यदि कोहि कर्तव्यनिष्ठ र निष्पक्ष पत्रकार हुनुहुन्छ भने सथ्यकुरा बुझेर समाचार प्रेशित गरिदिन अनुरोध गर्दछु।

मानव अधिकारकर्मी र उच्च स्तरीय छानबिन समिति कंचनपुरमा आउनुभयो तर मलाई कसैले मानबको रूपमा हेरेनन् । मलाई वा मेरो परिवारका सदस्यहरूलाई किन सोधपुछ गरिएन ? के हामी आफ्नो पिडा भन्ने ठाउँ छैन ? देशबासी आमा , बुबा , दाजुभाइ , दिदीबहिनीहरूलाई हाम्रो बारेमा नकारात्मक सोचन बाध्य केहि बदनियत भएका पत्रकार र सामाजिक संजालले गर्यो, हजुरहरूको मन मस्तिस्कमा हामी प्रति यति धेरै गलत, तथ्यहीन कुराहरू पुर्याएको छ जसले गर्दा मैले भनेका कुरा पनि बिश्वास नलाग्न सक्छ . तर कृपया एक पटक दुबै पक्षलाई राम्रो संग बुझ्न हुन अनुरोध छ । आज म माथि बिपत परेको छ .

बिना गल्लि मेरो छोरा माथि पनि अनुसन्धान गरियो . दुवै जना बुवा छोराको DNA परिक्षण समेत गरायो । तर पनि अनुसन्धानमा सहयोग हुन्छ भनेर सजिलै संग हामीले अनुसन्धान गर्न दियो । संसारमा कसैले भगवानको डर नमानी काम गर्लान तर पनि म त सुदूरपश्चिमकि महिला, हामीले भगवान प्रति पूर्ण आस्था र बिस्वास राख्छौ र मलाई पुरा बिस्वास छ कि एक दिन मेरो श्रीमानले न्याय पाउनेछन । अहीलेका आदरणीय नेपाल प्रहरी प्रमुख सर आफ्नो कला कौशलता र दक्षता प्रमाणित गराउदै आइजीपी जस्तो गरिमामय पदमा पुगनुभएकोले उहाले मेरो श्रीमानलाई कारबाही गर्नु पूर्व आफु लगायत नेपाल प्रहरीका सत्तरी हजार भन्दा बढी श्रीमती तथा परिवारका अनुहार र पीडाका आशु सम्झनुहुनेछ भन्नेमा बिस्वस्त छु । साथै अन्य सम्पूर्ण उच्चपदस्थ व्यक्तिहरूले पनि छिटै नतिजा सार्वजनिक गर्ने क्रममा एक सोझो प्रहरी अफिसरको जिन्दगी बर्बाद गर्नु हुने छैन भन्ने आश गरेकी छु ॥

जानकी बिष्ट